



खनियाबास गाउँपालिकाद्वारा प्रकाशित

खनियाबास गाउँपालिका राजपत्र

खण्ड: २

संख्या:....

मिति: २०७७ जेष्ठ २३ गते शुक्रबार

भाग-२

खनियाबास गाउँपालिका
धादिङ जिल्ला
बागमती प्रदेश, नेपाल

खनियाबास गाउँपालिकाले बनाएको तल उल्लेख बमोजिमको कार्यविधि स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा १०२ को उपदफा (३) अनुसार सर्वसाधरणको जानकारीको लागि प्रकाशन गरिएको छ।



खनियाबास गाउँपालिका , धादिङ

कर्मचारी अवकाश कोष कार्यबिधि , २०७६

कर्मचारी अवकाश कोष कार्यबिधि २०७६

खनियावास गाउँपालिकाका कर्मचारीहरुका लागी अवकाश कोषको स्थापना र संचालन गर्न बाब्दनिय भएकोले, स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ९१ मा भएको व्यवस्थालाई लागु गर्न सोही ऐनको दफा १०२ ले दिएको अधिकार प्रयोग गरी खनियावास गाउँ कार्यपालिकाबाट यो कार्यबिधि स्वीकृत गरी लागु गरिएको छ ।

परिच्छेद १

संक्षिप्त नाम र प्रारम्भः

१ . संक्षिप्त नाम र प्रारम्भः

- क) यो कार्यबिधिको नाम खनियावास गाउँपालिका कर्मचारी अवकाश कोष कार्यबिधि २०७६ रहेको छ ।
ख) यो कार्यबिधि गाउँकार्यपालिकाले निर्णय गरेको मितिदेखि लागु हुनेछ ।

२. परिभाषा:

विषय वा प्रसंगले आर्को अर्थ नलागेमा यस विनियममा ,

- क) कोष भन्नाले खनियावास गाउँपालिकाका कर्मचारीहरुको कल्याणको लागी स्थापना भएको गाउँपालिका कर्मचारी अवकाश कोष सम्भनु पर्दछ ।
ख) ऐन भन्नाले स्थानीय सरकार संचालन ऐन, २०७४ सम्भनु पर्दछ ।
ग) गाउँपालिका भन्नाले खनियावास गाउँपालिका सम्भनु पर्दछ ।
घ) सभा भन्नाले खनियावास गाउँपालिकाको गाउँ सभा सम्भनु पर्दछ ।
ड) कार्यपालिका भन्नाले खनियावास गाउँ कार्यपालिका सम्भनु पर्दछ ।
च) संचालक समिति भन्नाले कोष संचालनका लागी गठन भएको संचालक समिति सम्भनु पर्दछ ।
छ) कर्मचारी भन्नाले गाउँ कार्यपालिका कार्यालयमा कार्यरत कर्मचारी जनाउँछ ।

- ज) आर्थिक बर्ष भन्नाले श्रावण एक गतेबाट शुरु भई असार मसान्तमा समाप्त हुने आर्थिक कारोवार हुने अवधि सम्झनु पर्दछ ।
- भ) प्रमुख प्रशासकीय अधिकृत भन्नाले स्थानीय सरकार संचालन ऐनकाते दफा ८४ बमोजिमको प्रमुख प्रशासकीय अधिकृत सम्झनु पर्दछ ।
- ज) कार्यबिधि भन्नाले खनियावास गाउँ कार्यपालिका कार्यालयको कर्मचारी अवकाश कोष कार्यबिधिलाई सम्झनु पर्नेछ ।
- ट) तोकिएको वा तोकिए बमोजिम भन्नाले खनियावास गाउँ कार्यपालिकाले समय समयमा निर्णय गरी तोके बमोजिम सम्झनु पर्नेछ ।

परिच्छेद दुइ

अवकाश कोष स्थापना सम्बन्धी व्यवस्था

३. अवकाश कोष स्थापना:

- १) ऐनको दफा ९१ को प्रयोजनका लागि खनियावास गाउँ कार्यपालिकाको कार्यालय अन्तर्गत स्थानीय सेवाको स्वीकृत दरबन्दीमा कार्यरत कर्मचारीहरुलाई नियमानुसार सेवा सुविधा उपलब्ध गराउनको लागि अवकाश कोष नामको एक कोष स्थापना गरिने छ ।
- २) उपदफा १ बमोजिमको कोषमा देहाय बमोजिमको रकमहरु रहने छन्:
 - क) कर्मचारी कल्याण कोषका लागि छुट्चाईएको वा कोषमा हालसम्म रहेको रकम ,
 - ख) प्रत्येक आर्थिक वर्षमा कोषमा गाउँपालिकाले आफ्नो दरबन्दीमा कार्यरत प्रत्येक कर्मचारीले खाईपाई आएको मासिक तलबबाट दश प्रतिशत रकम कट्टा गरी सो रकम बराबरले हुन आउने रकम थप गरी कोषमा जम्मा गर्नु पर्ने रकम
 - ग) गाउँपालिकाबाट कोषलाई अनुदान स्वरूप प्राप्त रकम ,
 - घ) कोषको संचित पूँजिलाई उपार्जनिय कार्यमा परिचालन गरी सोबाट प्राप्त रकम,
 - ङ) कर्मचारीलाई उपलब्ध गराउने थप आर्थिक सहायता वापतको रकम,
 - च) कोषको रकम ऋण लगानी गरी त्यसबाट प्राप्त सावा तथा व्याज रकम
 - छ) अवकाश कोष मार्फत खर्च हुने गरी प्राप्त अन्य रकम ,

ज) कुनै व्यक्ति वा संस्था वा निकायबाट कोषलाई प्राप्त हुने सहयोग वा अनुदान वापतको रकम,

झ) कर्मचारीहरुलाई दिईने औषधी उपचारको लागी गाउँपालिकाले प्रत्येक बर्ष जम्मा गरेको रकम,

३) उपदफा २ बमोजिम कोषमा जम्मा भएको रकम कार्यपालिकाले तोकेको कुनै वाणिज्य बैंकमा कर्मचारी अवकाश कोषको नाममा खाता खोलि कारोबार संचालन गरिनेछ ।

४) सदस्यता:

१) गाउँपालिकाको दरबन्दीमा रहेका कर्मचारी स्वतः कर्मचारी अवकाश कोषको सदस्य हुनेछन्,

२) उपदफा १ बमोजिम प्राप्त सदस्यता त्यस्तो कर्मचारी जुनसुकै कारणबाट सेवा निवृत्त भएपछि कोषको सदस्यता स्वतःसमाप्त हुनेछ ।

५) खाता संचालनः

कोषको आर्थिक कारोबारको लागि कोषको खाता समितिको अध्यक्ष वा निजले तोकेको समितिका सदस्य र सदस्य सचिवको संयुक्त दस्तखतबाट संचालन हुनेछ ।

६) कोषको प्रयोगः

देहाय बमोजिम कामको लागी कर्मचारी अवकाश कोषको रकम उपयोग गर्न सकिने छः

क) उमेरहदको कारण कर्मचारीले अनिवार्य अवकाश पाएमा वा जुनसुकै तवरले सेवाबाट अलग भएमा नियमानुसार निजले उपदान पाउने रहेछ भने त्यस्तो उपदान वापतको रकम,

ख) कर्मचारी स्वयं वा निजको आश्रित सदस्यलाई औषधि उपचारका लागि रकम मांग भई आएमा कोषमा संचित कर्मचारीको योगदानको रकम मध्येबाट संचालक समितिको निर्णय अनुसार उपलब्ध गराईने रकम,

ग) कर्मचारीको छोराछोरीको शिक्षाको लागी सापटी मांग भएमा कर्मचारीको संचित रकम मध्येबाट संचालक समितिको निर्णयबाट उपलब्ध गराईने रकम,

घ) कुनै कर्मचारी वा निजको परिवारलाई दैवी प्रकोप वा अन्य दुर्घटनाको कारण आर्थिक संकट परेमा संचालक समितिको निर्णय बमोजिम तोकेको व्याजदरमा उपलब्ध गराईने कर्जा रकम,

ड) सेवामा बहाल रहदै कुनै कर्मचारीको मृत्यु भएमा निजको आश्रित परिवारलाई आर्थिक सहयोग स्वरूपमा संचालक समितिको सिफारिसमा कार्यपालिकाले स्वीकृत गरेको सहायता वापतको एकमुष्ट रकम,

च) कुनै कर्मचारी वा निजको परिवारका कुनै सदस्यको मृत्यु भएमा संचालक समितिको सिफारिसमा कार्यपालिकाले स्वीकृत गरेको दाहसंस्कार र किरिया खर्च वापतको रकम ।

परिच्छेद तीनः

संचालक समितिको गठन र बैठक प्रकृया

७) संचालक समितिको गठनः

१) कर्मचारी अवकाश कोषको संचालन तथा व्यवस्थापनको लागी एक कोष संचालक समिति गठन गरिनेछ,

२) उपदफा १ बमोजिम गठन गरिने संचालक समितिमा देहायमा लेखिए बमोजिमका पदाधिकारीहरु रहने छनः

क) गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत	अध्यक्ष
ख) गाउँ.पालिकाको प्रशासन शाखा प्रमुख	सदस्य
ग) गाउँपालिकाको आ.ले.प. शाखा प्रमुख	सदस्य
घ) संचालक समितिले तोकेको विज्ञ	सदस्य
ड) गाउँपालिकाको आर्थिक प्रशासन शाखा प्रमुख	सदस्य सचिव

८) संचालक समितिको बैठक :

१) संचालक समितिको बैठक सामान्यतया दुई महिनामा एकपटक बस्नेछ तर आवश्यकता अनुसार बैठक वस्न यस दफाले बाधा पुग्ने छैन ,

२) संचालक समितिको बैठक अध्यक्षले तोकेको मिति र समयमा गाउँ कार्यपालिकाको कार्यालयमा बस्नेछ ,

३) संचालक समितिको बैठकको निर्णय सामान्यतया सर्वसम्मतिबाट गरिनेछ । सर्वसम्मति कायम हुन नसकेको अवस्थामा अध्यक्ष सहितको बहुमतको निर्णय मान्य हुनेछ ,

४) समितिले बैठकमा कुनै व्यक्तिलाई राय परामर्शका लागि बिज्ञका रूपमा आमन्त्रण गर्न सक्नेछ, तर त्यस्ता आमन्त्रित व्यक्तिलाई मतदान गर्ने अधिकार हुने छैन ,

५) संचालक समितिको बैठकमा भाग लिए वापत सदस्यहरूलाई कार्यपालिकाले स्वीकृत गरेको दरमा बैठकभत्ता उपलब्ध गराउन सकिनेछ,

६) संचालक समितिको भत्ता लगायत अन्य प्रशासकीय खर्च गाउँपालिकाबाट व्यहोर्नु पर्नेछ । कोष खाताबाट प्रशासनिक काममा कुनै रकम खर्च गर्न सकिने छैन ।

९) बैठकको गणपुरक संख्या :

संचालक समितिका बैठकको गणपुरको लागि तत्काल कायम सदस्य संख्याको दुई तिहाई सदस्यको उपस्थिती नभई गणपुरक पुगेको मानिने छैन । तर कुनै पद रिक्त भई संचालक समितिमा प्रतिनिधित्व नभएको अवस्थामा उक्त रिक्त पदलाई गणपुरक संख्याको लागी गणना गरिने छैन ।

१०) संचालक समितिको काम कर्तव्य र अधिकार :

क) वैठकवाट पारित निर्णय कार्यान्वयन गर्ने,

ख) कोषका लागी आर्थिक सहयोग जुटाउन गाउँ कार्यपालिका मार्फत गाउँसभा समक्ष प्रस्ताव सहित आवश्यक पहल गर्ने,

ग) कोषको आय बढाउन कोषको संचित पूँजिलाई कार्यपालिकाको सहमतिमा उपयुक्त तरिकाले उपार्जनको कार्यमा परिचालन गर्ने ,

घ) कोषको बार्षिक आयव्ययको लेखापरिक्षण गर्ने व्यवस्था मिलाउने,

ङ) कोष संचालनका लागी नीति तथा कार्यक्रम कार्यपालिका मार्फत गाउँसभाबाट स्वीकृत गरी लागु गर्ने ।

च) कोषको बृहत्तर हितका लागि तोकिए बमोजिमका अन्य कार्यहरू गर्ने ,

११) समितिका पदाधिकारीको काम , कर्तव्य र अधिकार

क) अध्यक्षको काम , कर्तव्य र अधिकार :

१) कोष संचालक समितिको बैठक बोलाउने र अध्यक्षता गर्ने,

- २) कोषको सम्पूर्ण गतिविधिको नेतृत्व र नियन्त्रण गर्ने,
- ३) कोषको गरेक कृयाकलापको जवाफदेहिता बहन गर्ने,
- ४) बैठकको मत बराबर भएमा निर्णायक मत दिने,
- ५) बैठकको निर्णय कार्यान्वयन गर्ने गराउने,
- ६) लेखा परीक्षण प्रतिवेदन गाउँ कार्यपालिकामा पेश गर्ने ।

छ) सदस्य सचिवको काम कर्तव्य र अधिकार :

- १) कोषको कार्य संचालन गर्ने र हरहिसाब दुरुस्त राख्ने,
- २) कोषको बैठकमा पेश गर्ने छलफलका विषयहरु अध्यक्षसंग परामर्श गरी तयार गर्ने,
- ३) बैठकको निर्णय अभिलेखन गरी राख्ने,
- ४) बैठकको निर्णय कार्यान्वयन गर्ने,
- ५) अध्यक्षको निर्देशन अनुसार कार्य संचालन गर्ने,
- ६) कोषको चलअचल सम्पतिको जिम्मा लिने,
- ७) लेखा परीक्षण गराउने र बेरुजु फर्छ्यौट गर्ने ।

ग) सदस्यको काम , कर्तव्य र अधिकार :

- १) समितिको बैठकमा नियमित रूपमा भाग लिने,
- २) समितिको बैठक र अन्य कार्यहरुमा पदाधिकारीलाई सघाउने,
- ३) समितिले दिएको जिम्मेवारी पूरा गर्ने ।

परिच्छेद चारः

आर्थिक सहयोग, सापटी कर्जा र उपदान सम्बन्धी व्यवस्था

१२) आर्थिक सहयोगः

गाउंपालिकामा कमितमा तीन वर्ष सेवा नगरेका कर्मचारीलाई अवकाश कोषबाट कुनैपनि किसिमको आर्थिक सहयोग दिईने छैन, तर दैवीप्रकोप, दुर्घटना वा अन्य कारणले सेवामा रहेदै मृत्यु भएको अवस्थामा संचालक समितिको सिफारिसमा कार्यपालिकाबाट निर्णय गरि आर्थिक सहयोग उपलब्ध गराउन यस दफाले बाधा पुग्ने छैन ।

१३) सापटी वा कर्जा पाउने :

१) गाउंपालिकामा कमितमा पांच वर्ष सेवा गरेका कर्मचारीले मात्र कोषबाट सापटी वा कर्जा माग गर्न सक्नेछ । तर अध्ययन विदा वा असाधारण विदामा रहेका कर्मचारीलाई सापटी वा कर्जा उपलब्ध गराईने छैन ,

२) उपदफा १ वमोजिम सापटी वा कर्जा उपलब्ध गराउंदा सापटी वा कर्जा माग गर्ने कर्मचारीको मागको औचित्य हेरी संचालक समितिले निर्णय गर्न सक्नेछ ।

१४) आर्थिक सहयोग, सापटी वा कर्जा नपाउने :

देहायको कर्मचारीले यस कोषबाट आर्थिक सहयोग, सापटी वा कर्जा पाउने छैन:

- क) कर्मचारी अवकाश कोषको सदस्य नभएको कर्मचारी,
- ख) कर्मचारी अवकाश कोषमा योगदान नभएका कर्मचारी,
- ग) यो विनियम प्रारम्भ भएका बखत सेवाबाट अवकाश पाई सकेका कर्मचारी,
- घ) गाउंपालिकाको सम्पति हिनामिना गरेको वा भ्रष्टाचारको अभियोगमा कार्यवाहीमा रहेका कर्मचारी ।

१५) कवुलियतनामा गर्नु पर्ने:

यो कार्यबिधि बमोजिम आर्थिक सहायता, सापटी वा कर्जा प्राप्त गर्ने कर्मचारीले त्यस्तो आर्थिक सहायता, सापटी वा कर्जा प्राप्त गर्नु अघि तोकिए बमोजिमको ढांचामा कवुलियतनामा गर्नु पर्नेछ ।

१६) उपदान पाउने :

- १) गाउँपालिकामा कार्यरत कर्मचारीले अवकाश प्राप्त गर्दा पाउने उपदान रकम कोषमा जम्मा भएको रकमबाट यसै कार्यबिधि बमोजिम प्रदान गरिनेछ ,
- २) उपदफा १ बमोजिम पाउने उपदान देहाय बमोजिम उपलब्ध गराइनेछ ,
 - क) पाच वर्ष देखि दश वर्षसम्म सेवा गरेका कर्मचारीले आफुले काम गरेको प्रत्येक वर्षको निमित्त खाईपाई आएको आधा महिनाको तलब वरावरको रकम,
 - ख) दश वर्षदेखि पन्थ वर्षसम्म सेवा गरेका कर्मचारीले आफुले काम गरेको प्रत्येक वर्षको निमित्त खाईपाई आएको एक महिनाको तलब वरावरको रकम,
 - ग) पन्थ वर्षदेखि बीस वर्षसम्म सेवा गरेका कर्मचारीले आफुले काम गरेको प्रत्येक वर्षको निमित्त खाईपाई आएको डेढ महिनाको तलब वरावरको रकम,
 - घ) बीस वर्षदेखि पन्चिस वर्षसम्म सेवा गरेका कर्मचारीले आफुले काम गरेको प्रत्येक वर्षको निमित्त खाईपाई आएको दुई महिनाको तलब वरावरको रकम,
 - ड) पच्चीस वर्षभन्दा वढी सेवा गरेका कर्मचारीले आफुले काम गरेको प्रत्येक वर्षको निमित्त खाईपाई आएको अढाई महिनाको तलब वरावरको रकम ।

१७) विशेष आर्थिक सहायता सम्बन्धी व्यवस्था :

कर्मचारीलाई देहायको अवस्थामा विशेष आर्थिक सहायता उपलब्ध गराउन सकिनेछ :

- क) गाउँपालिकाको कामको सिलसिलामा चोटपटक लाग्न गई उपचार गर्नु परेमा,
- ख) नेपाल राज्यभित्र उपचार हुन नसक्ने भनि मेडिकल बोर्डबाट सिफारिस भएको अवस्थामा,
- ग) कोष संचालक समितिको सिफारिशमा गाउँ कार्यपालिकाले थप आर्थिक सहायता उपलब्ध गराउन मनासिव ठानेमा ।

१८) उपचार खर्च सम्बन्धी व्यवस्था:

- १) कर्मचारी उपचार खर्च वापत लाग्ने रकम गाउँ कार्यपालिकाले प्रत्येक आर्थिक वर्षमा गणना गरि कोषमा जम्मा गरि दिनु पर्नेछ ,
- २) उपदफा १ बमोजिम कर्मचारीलाई उपचार खर्च उपलब्ध गराउंदा यसै कोषबाट उपलब्ध गराउनु पर्नेछ ,

- ३) कर्मचारी वा निजको परिवारको सदस्य विरामी भएमा उपदफा १ बमोजिम उपलब्ध गराउने उपचार खर्च देहाय बमोजिम यस कोषवाट उपलब्ध गराईनेछ,
- क) रोगको उपचारको निमित्त स्वीकृत चिकित्सकले जांच गर्दा लागेको शुल्क तथा जांच गरि लेखि दिएको प्रेस्क्रिप्शन अनुसार औषधि किनेको खर्च,
- ख) अस्पताल भर्ना हुँदा र उपचार गराउन लागेका बिल बमोजिम खर्च,
- ग) यस कार्यबिधि बमोजिम पाउने उपचार खर्च कुनै कर्मचारीले पेशिको रूपमा लिन चाहेमा विरामी भई अस्पताल भर्ना भएको अवस्थामा सो व्यहोरा खुलाई पेशकी मांग गरेमा यस विनियमको अधिनमा रही पेशिक दिन सकिनेछ,
- घ) कुनै कर्मचारीले भुठा बिवरण पेश गरी उपचार खर्च माग गरेमा त्यस्ता कर्मचारी उपर विभागीय कार्यवाही हुनेछ ,
- ड) भविष्यमा गाउंपालिकाको सेवाको निमित्त सामान्यतया अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएको अवस्थामा बाहेक अरु जुनसुकै व्यहोराबाट कुनैपनि कर्मचारी सेवाबाट अलग हुँदा यस कार्यबिधि बमोजिम सेवाअवधि भरमा पाउने उपचार खर्च मध्ये केही लिई वा नलिई उपचार खर्च लिन बांकी रहेको भए त्यस्तो बांकि रहेको उपचार खर्च रकम एकमुष्टि लिन पाउनेछ ,
- च) यस कार्यबिधि बमोजिम उपचार खर्च मांग गर्ने कर्मचारीले कार्यालयमा हाजिर हुन नसक्ने गरी विरामी भएको अवस्थामा विरामी बिदा बांकी भएसम्म विरामी बिदा नै माग गर्नु पर्नेछ, विरामी बिदा बांकी नभएमात्र अन्य बिदा मांग गर्न सकिनेछ ,
- छ) यस कार्यबिधि बमोजिम अस्पतालमा भर्ना भै वा बिदेश गई उपचार गराएकोमा बाहेक कुनै कर्मचारीलाई विनियमको अधिनमा रहि एक बर्षमा निजले खाईपाई आएको डेढ महिना तलब बराबरको रकमसम्म उपचार खर्च दिन सकिनेछ ,
- ज) यस विनियम वमोजिम कुनै कर्मचारीलाई लागेको रोग स्थानीय अस्पतालबाट उपचार हुन नसक्ने भई निजको ज्यान नै जोखिममा हुने अवस्था परेमा कार्यपालिकाको स्वीकृति लिई त्यस्तो कर्मचारीको उपचारको लागी त्यस ठाउंबाट स्वदेशको सबैभन्दा नजिकको कुनै सुविधायुक्त अस्पतालमा छिटो साधनबाट लैजादां र उपचार पछि फर्किंदा लाग्ने खर्च गाउंपालिकाले व्यहोर्नेछ ।

परिच्छेद पाँचः

लेखा प्रणाली, सापटी तथा कर्जा र अन्य व्यवस्था

१९) समितिको लेखा र लेखापरीक्षणः

- १) समितिले कोषको लेखा प्रचलित लेखा प्रणाली बमोजिम तोकेको प्रकृया तथा ढांचामा राख्नु पर्नेछ ,
- २) उपदफा १ बमोजिम राखिएको लेखाको आन्तरीक लेखा परीक्षण गाउंपालिकाको आन्तरिक लेखापरीक्षकबाट र अन्तिम लेखापरीक्षण तोकिए बमोजिमका लेखा परीक्षकबाट गराउनु पर्नेछ ,
- ३) लेखापरीक्षण प्रतिवेदन गाउ कार्यपालिका मार्फत गाउंसभामा पेश गर्नु पर्नेछ ।

२०) सुविधा तथा सहुलियतबाट बंचित गरिने अवस्था:

देहायको अवस्थामा गाउंपालिकाको कर्मचारीलाई पुरै वा आंशिक रूपमा कर्मचारी अवकाश कोषबाट दिईने सुविधाबाट बंचित गर्न सकिनेछः

- १) गाउंपालिकालाई आंच पुग्ने कार्य गरेको प्रमाणित भएमा ,
- २) प्रचलित कानून विपरित काम गरेको प्रमाणित भएमा ,
- ३) यस कार्यबिधि बमोजिम प्राप्त सुविधा तथा सहुलियत दुरुपयोग गरेको प्रमाणित भएमा ,
- ४) नैतिकपतन देखिने फौजदारी अभियोगमा सजाय पाएमा ।
- ५) कानूनले निषेध गरेका कामहरु गरेको प्रमाणित भएमा ।

२१) लगानी गर्न सक्ने :

कोषमा जम्मा गरेको रकम गाउंसभाको स्वीकृति लिई संचालक समितिले नेपाल सरकार वा केन्द्रीय बैंकले जारी गरेको ऋणपत्र , जमानत पत्र वा वचत पत्रमा लगानी गर्न सक्नेछ । तर त्यस्तो रकम कोषमा जम्मा भएको कुल रकमको ५० प्रतिशत भन्दा बढी हुने छैन ।

२२) कोषको रकम सापटी दिन सकिने:

- १) पाँच वर्ष सेवा अवधि पुगेका गाउंपालिकाका कर्मचारीलाई निजको अवकाश कोषमा जम्मा भएको रकमको नब्बे प्रतिशत बराबर रकम मात्र सापटी प्रदान गर्न सकिनेछ ,
- २) समितिले यस कार्यबिधि अनुसार प्रदान गरेको सापटी रकमलाई प्रत्येक दुई दुई वर्षमा नविकरण गर्न सकिनेछ
- ३) समितिले सापटी प्रदान गर्दा कर्मचारीले एक पटक लिएको रकम भुक्तानी नगरे सम्म पुनः सापटी प्रदान गरीने छैन ।

२३) सापटी सुरक्षा :

गाउंपालिकामा कार्यरत कर्मचारीहरुले कर्मचारी अवकाश कोषमा जम्मा गरेको संचित रकम मध्येबाट लिएको सापटी रकम फिर्ता नगरेसम्म कोषमा बाकी रहेको रकमलाई सुरक्षणको रूपमा रोक्का राखिनेछ ।

२४) ब्याजदर:

यस कार्यबिधि बमोजिम कर्मचारी अवकाश कोषबाट सापटी लिएको रकममा संचालक समितिले निर्धारण गरेको दरमा ब्याज लाग्नेछ, तर यस्तो ब्याज दर सयकडा १० प्रतिशत भन्दा बढी हुने छैन । संचालक समितिले अन्यथा तोके बाहेक ब्याज बापतको रकम प्रति महिना कर्मचारीको तलबबाट कट्टी गरिनेछ ।

२५) सापटी अवधि र फिर्ता भुक्तानी:

- १) यस कार्यबिधि बमोजिम कर्मचारीले लिएको सापटी रकमको भुक्तानी अवधि सापटी लिएको मितिबाट दुई वर्षको हुनेछ । सेवा अवधि दुई वर्षभन्दा कम बाँकि रहेका कर्मचारीको हकमा सापटीको चुक्ता अवधि बाँकि सेवा अवधि नै हुनेछ । चुक्ता अवधि बाँकि छंदै एकमुष्ट वा किस्ताबन्दिमा रकम चुक्ता गर्न चाहेमा चुक्ता गर्न सकिनेछ ।
- २) सापटी लिएका गाउंपालिकाको कर्मचारी जुनसुकै कारणबाट सेवा निवृत्त भएता पनि कोषले लिनुपर्ने सम्पूर्ण रकम असूल नभएसम्म कोषमा संचित रहेको रकम फिर्ता भुक्तानी दिईने छैन ।
- ३) सापटी लिएको रकम भन्दा निजको संचित बाँकि रकम कम भई कोषको लगानी नउठने अवस्था परेमा त्यस्तो सापटी लिने कर्मचारीको जुनसुकै बाँकी बक्यौता रकम, निजले पाउने सुविधा वा अन्य सम्पतिबाट बाँकि सरह रकम असूलउपर गरीनेछ ।

२६) निर्देशन दिन सक्त्वा:

कोष संचालन सम्बन्धी विषयमा गाउँ कार्यपालिकाले संचालक समितिलाई आवश्यक निर्देशन दिन सक्तेछ र त्यसरी दिएको निर्देशन पालना गर्नु समितिको कर्तव्य हुनेछ ।

२७) अनुगमन तथा रेखदेख:

कोष संचालन सम्बन्धी कार्यको अनुगमन तथा रेखदेख गाउँसभाबाट गठित लेखा समितिले गर्नेछ ।

२८) अधिकार प्रत्यायोजनः

यस कार्यबिधि बमोजिम समितिलाई प्राप्त अधिकार मध्ये कुनै अधिकार आवश्यकता अनुसार कुनै उपसमिति वा कार्यदल बनाई प्रत्यायोजन गर्न सकिनेछ ।

२९) कार्यबिधि संशोधन :

यस कार्यबिधि अनुसार कर्मचारीले पाउने सुविधाका सम्बन्धमा संघीय वा प्रदेश कानूनमा व्यवस्था भए अनुसार समयानुकूल सुधार र समायोजन गर्न आवश्यक देखिएमा संचालक समितिको सिफारिशमा गाउँ कार्यपालिकाले कार्यबिधिमा आवश्यकता अनुसार संशोधन, हेरफेर र समायोजन गर्न सक्तेछ ।

३०) ऐन तथा नियम बाझिएमा:

यस कार्यबिधिमा उल्लेखित कुनै विधि, प्रकृया वा कुरा प्रचलित ऐन तथा नियमावलीसंग बाझिएमा बाझिएको हदसम्म स्वतः निष्कृय भएको मानिनेछ ।

३१) बचाउँ:

यो कार्यबिधि प्रारम्भ हुनुभन्दा अघि गाउँपालिकाको कर्मचारी कोषको नाममा भए गरेका सम्पूर्ण कार्यहरु यसै कार्यबिधि बमोजिम भए गरेको मानिनेछ ।